



## एम्नेस्टी इन्टरनेसनल प्रेस वक्तव्य

काठमाडौं | मंसिर १९, २०७४

**नेपाल : निर्वाचनका क्रममा सुरक्षाको सुनिश्चिता र मानवअधिकारको सम्मान गरियोस् ।**

नेपालको विभिन्न भागमा हाल भइरहेको हिंसाको बढ्दो घटनाहरूप्रति एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) गम्भीर चिन्ता व्यक्त गर्दछ । निर्वाचन अभियानमा लागेका विभिन्न दलका नेता र कार्यकर्ताहरूलाई लक्षित गरी विष्फोटक पदार्थहरूद्वारा गरिएको आक्रमणका घटनाहरूप्रति एम्नेस्टी नेपाल गम्भीर चिन्ता व्यक्त गर्दछ ।

नेपालको ऐतिहासिक दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा नेपालका अधिकारीहरूले उम्मेदवार तथा मतदाताहरूलाई सवै मानिसको सुरक्षा र हितको संरक्षण गर्नुपर्दछ, एम्नेस्टी इन्टरनेसनलले आज बतायो ।

विभिन्न राजनीतिक दलका निर्वाचन अभियानकर्ताहरूले देशको विभिन्न भागमा विष्फोटक पदार्थको प्रयोग लगायत हिंसाका घटनाहरूको सामना गरिरहेको पछिल्ला घटनाक्रमले मतदाताहरू मतदान गर्न जाने क्रममा उनीहरूको सुरक्षा र व्यक्तिगत हितका सवालमा त्रास बढाइरहेको छ ।

“नेपाली अधिकारीहरूले मानिसहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकार र शान्तिपूर्वक भेला हुन तथा सभा गर्न पाउने अधिकारको संरक्षण गर्नुका साथै सार्वजनिक सुरक्षा सुनिश्चित गर्नुपर्दछ । सवै हिंसाका घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्दछ र यी घटनाका सन्दिग्धहरूलाई निष्पक्ष सुनुवाइको माध्यमबाट जवाफदेही बनाइनुपर्दछ ” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ।

“सुरक्षा बलहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नु पर्दछ । स्वेच्छाचारी हिरासत वा बलको अधिक प्रयोगका माध्यमबाट मानिसका अधिकारहरू उल्लङ्घन गर्नका लागि हिंसालाई बहाना बनाउनु हुँदैन । कानून कार्यान्वयन गर्ने अधिकारीहरूले आत्म रक्षा वा अन्य कोही गम्भीर चोटपटक लाग्ने वा मृत्यु हुन सक्ने निकट खतराको प्रतिरक्षामा मात्रै बन्दुकको प्रयोग गर्न सक्नेछन् र सार्वजनिक भेला व्यवस्थापन गर्न वा सो भेला तितरबितर पार्न बन्दुकको प्रयोग गर्न मिल्दैन ।”

### पृष्ठभूमि

मंसिर २१ मा हुने दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको क्रममा राजधानी काठमाडौं लगायत नेपालको विभिन्न भागहरूमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लक्षित दर्जनौं विष्फोटका घटनाहरू भएका छन् । मंसिर १८ मा काठमाडौंको चपलीमा भएको विष्फोटमा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगन थापा लगायत ११ जना घाइते भए ।

मंसिर १३ मा दाङ जिल्लामा भएको एउटा विष्फोटमा परी घाइते भएका एक जना म्यादी प्रहरीको मंसिर १४ मा मृत्यु भयो । त्यसैगरी मंसिर १२ मा उदयपुरमा भएको अर्को विष्फोटमा पूर्व सांसद नारायण बहादुर कार्की लगायत चार जना गम्भीर घाइते भएका छन् ।

हिंसाको जवाफस्वरूप प्रहरीले चुनावको खिलापमा रहेको र चुनावविरुद्ध अभियान चलाइरहेको माओवादीबाट छुट्टिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग आबद्ध भनिएका सयौं विरोधकर्ताहरूलाई हिरासतमा लिएको छ ।